



महिला लघुवित्त वित्तीय संस्था लि.

Mahila Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त संस्था (राष्ट्रियस्तरको कार्य क्षेत्र भएको)

केन्द्रीय कार्यालय:
बनेपा न.पा. -१३, साँगा, काभ्रे
फोन नं.: ०११-६६१३२९
Email: mlbsl.nepal@gmail.com
Website: www.mlbsl.com.np

Unaudited Interim Financial Statement (Quarterly)

Condensed Statement of Financial Position		
As on 30th Chaitra 2080		
Particulars	(Amount in NPR)	
	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and cash equivalent	108,207,551	128,550,827
Statutory Balances and Due from Nepal Rastra Bank	22,594,550	21,508,746
Placement with Bank and Financial Institutions	-	-
Derivative financial instruments	-	-
Other Trading Assets	-	-
Loan and Advances to MFIs & Cooperatives	-	-
Loans and Advances to customers	4,955,719,352	4,216,687,394
Investment securities	-	-
Current tax assets	-	7,427,274
Investment property	-	-
Property Plant and Equipment	14,796,053	14,195,064
Goodwill and Intangible assets	557,895	417,205
Deferred tax assets	10,211,657	10,211,657
Other assets	9,489,050	5,857,408
Total Assets	5,121,576,108	4,404,855,576
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	35,669,315
Derivative financial instruments	-	-
Deposits from customers	1,582,669,959	1,429,394,942
Borrowing	3,031,060,805	2,466,719,316
Current Tax Liabilities	2,268,789	-
Provisions	-	-
Deferred tax liabilities	-	-
Other liabilities	66,413,716	72,629,488
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
Total liabilities	4,682,413,269	4,004,413,061
Equity		
Share capital	217,562,500	217,562,500
Share premium	-	-
Retained earnings	43,023,925	8,853,922
Reserves	178,576,415	174,026,093
Total equity	439,162,840	400,442,515
Total liabilities and equity	5,121,576,108	4,404,855,576

Condensed Statement of Profit or Loss				
For the Quarter ended 30th Chaitra 2080				
Particulars	(Amount in NPR)		Previous Year Corresponding	
	This Quarter	Up to This Quarter YTD	This Quarter	Up to This Quarter (YTD)
Interest Income	104,400,722	429,669,637	166,469,855	523,023,268
Interest Expense	108,233,942	313,281,073	104,369,335	317,154,036
Net interest income	(3,833,220)	116,388,564	62,100,520	205,869,232
Fee and Commission Income	20,758,989	65,139,642	16,805,557	54,253,723
Fee and Commission Expense	1,232,523	2,913,871	384,963	2,300,581
Net Fee and Commission Income	19,526,466	62,225,771	16,420,594	51,953,142
Net Interest, Fee and Commission income	15,693,246	178,614,335	78,521,114	257,822,374
Net Trading Income	-	-	-	-
Other Operating Income/ (Loss)	(10,411)	(8,870)	-	-
Total Operating Income	15,682,835	178,605,465	78,521,114	257,822,374
Impairment charge/(reversal) for loans and other losses	(55,461,615)	(35,670,248)	19,468,668	32,686,329
Net Operating Income	71,144,450	214,275,713	59,052,446	225,136,045
Operating Expense				
Personnel Expenses	42,413,264	132,071,646	40,234,630	125,951,184
Other Operating Expenses	7,994,546	21,299,034	7,805,233	20,872,578
Depreciation & Amortisation	1,192,429	3,365,929	1,131,438	3,328,991
Operating Profit	19,544,211	57,539,104	9,881,145	74,983,291
Non Operating Income	-	-	-	-
Non Operating Expense	-	-	-	-
Profit before Income Tax	19,544,211	57,539,104	9,881,145	74,983,291
Income Tax Expense				
Current Tax	5,863,263	17,261,731	2,964,343	22,494,987
Deferred Tax Expense/(Income)	-	-	-	-
Profit for the period	13,680,948	40,277,373	6,916,801	52,488,304

Statement of Comprehensive Income				
Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Up to This Quarter (YTD)	This Quarter	Up to This Quarter (YTD)
Profit/(loss) for the period	13,680,948	40,277,373	6,916,801	52,488,304
Other Comprehensive Income				
a) Items that will not be reclassified to profit or loss	-	-	-	-
b) Items that are or may be reclassified to profit or loss	-	-	-	-
c) Share of other comprehensive income of associate accounted as per equity method	-	-	-	-
Other comprehensive income for the period, net of income tax	-	-	-	-
Total comprehensive income for the period	-	-	-	-
Profit for the period	13,680,948	40,277,373	6,916,801	52,488,304
Total	13,680,948	40,277,373	6,916,801	52,488,304
Earning per share				
Basic earnings per share	6.29	18.51	3.18	24.13
Annulized Basic Earnings per share	25.15	24.68	12.72	32.17
Diluted earnings per share	25.15	24.68	12.72	32.17

Ratios as per NRB Directive				
Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Up to This Quarter (YTD)	This Quarter	Up to This Quarter (YTD)
Capital Fund to RWA		8.25%		9.38%
Non-performing loan (NPL) to total loan		3.77%		9.80%
Total Loan Loss Provision to Total NPL		117.95%		45.84%
Cost of Funds		9.99%		10.44%
Credit to Deposit and Borrowing Ratio		107.41%		110.69%
Base Rate		14.75%		15.49%
Interest Rate Spread		4.46%		4.53%

Statement of distributable profit	
Net Profit for the period Chaitra end 2080	40,277,373
1. Appropriations	
1.1 Profit required to be appropriated to:	
a. General Reserve	8,055,475
b. Capital Redemption Reserve	-
c. Exchange Fluctuation Fund	-
d. Corporate Social Responsibility Fund	402,774
e. Employees Training Fund	-
f. Client Protection Fund	402,774
g. Other	402,774
1.2 Profit required to be transferred to Regulatory Reserve	
a. Transferred to Regulatory Reserve	-
b. Transferred from Regulatory Reserve	5,431,973
Net Profit for the period Chaitra end available for distribution	36,445,550

Note :

a. Above financial statements are prepared in accordance with the Nepal Financial Reporting Standards (NFRS) and crave-outs issued by the Institute of Chartered Accountants of Nepal.

b. The above Figure & position are subject to change upon otherwise instruction from Supervising Authority & Statutory Auditor.

c. Loans and Advances are presented net of impairment charges and includes staff loans.

d. Personnel expenses includes employee's bonus provision.

e. Previous period are regrouped/rearranged/restated wherever necessary for consistent presentation and comparision.

f. The detailed interim financial reports has been published in the website (<https://www.mlbsl.com.np/>).

Interest Rate			
1. Deposit	7.50 - 8.55%	2. Loan & Advance	8.00 - 15.00%

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची-१४ (नियम २६ को उप विनियम (१) सँग सम्बन्धित)

आ.व. २०८०/८१ को तेस्रो त्रैमासिक विवरण

१. प्रमुख वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाव सम्बन्धी विवरण :

यस वित्तीय संस्थाको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरू (आवश्यकतानुसार बाषिकिकरण गरिएको) निम्न बमोजिम रहेको छ ।

प्रति शेयर आम्दानी रु.	प्रति शेयर बजार मूल्य	मूल्य आम्दानी अनुपात (गुणा)	प्रति शेयर खुद कितावी मूल्य रु.	प्रति शेयर कुल सम्पत्तीको मूल्य रु.	तरलता अनुपात प्रतिशत
२४।६८	१७३.५	७।४५	२०१।८६	२,३५४।०७	६।१६%

२. व्यवस्थापकीय विश्लेषण :

क. त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलता कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण :

यस त्रैमासिक अवधिमा तरलता संकुचनको प्रतिकुल अवस्थाका बावजुत वित्तीय संस्थाको बचत मौज्दात र तरलता सन्तोषजनक रहेको छ । वित्तीय वजारमा देखिएको प्रतिकुलताका कारण कर्जा कारोवार अपेक्षकृत हुन नसकेकोले आम्दानीमा संकुचन भएको, तथा कर्जा सापटको ब्याजदर उच्च रहेको कारणले गर्दा यस वित्तीय संस्थाका समग्र वित्तीय सुचकहरूमा असर गरेको छ ।

ख. आगामी अवधिको व्यावसायीक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले गरीवी मुक्त समृद्ध समाज स्थापना गर्न हाल सञ्चालनमा रहेका शाखा कार्यालयहरू तथा अन्य लघुवित्त वित्तीय संस्थाको पहुँच कम रहेका स्थानहरूमा शाखा कार्यालय स्थापना र कार्यक्षेत्र विस्तार तथा उपयुक्त लघुवित्त वित्तीय संस्थाहरूलाई प्राप्ति मर्जर गरी थप कार्यक्षेत्र र कार्यक्रमलाई विस्तार गर्ने संस्थाको नीति रहेको छ । वित्तीय श्रोतमा आत्मनिर्भरता बढाउन सदस्यहरूको बचत बृद्धि गर्ने नीतिलाई निरन्तरता दिइएको छ । नवनिर्गत प्रविधिहरूको प्रयोग गरी छिटो छरितो र विश्वसनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर यस संस्थाले आन्तरिक तथा बाह्य श्रोतहरूको परिचालन तथा सहकार्यमा संस्थासँग आबद्ध सदस्यहरूको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ । संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरू सञ्चालनको लागि लघुवित्त सेवा उपलब्ध गराउदै आएको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ । कर्मचारीहरूको संस्था प्रति अपनत्व अभिवृद्धि गर्न वृत्ति विकासका विभिन्न कार्यहरूलाई समेत निरन्तरता दिइएको छ ।

ग. बिगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :

सदस्यको दोहोरोपन, बहुबैकिङ्ग कारोवार, नियमनकारी निकायबाट हुनसक्ने नीतिगत परिवर्तन र यसबाट श्रृजना हुन सक्ने समस्याहरू आदि लाई वित्तीय संस्थाले समस्या तथा चुनौतीको रूपमा लिएको छ । वित्ति संस्थामा रहेको श्रोत र साधनको उचित व्यवस्थापन गर्दै कारोवारको आकार बृद्धि तथा गुणस्तर कायम गर्दै लगिने छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

वित्तीय संस्थाका संस्थापक वा संचालकले तथा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा गरेको वा भएको साथै कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सगवन्धी विश्लेषण :

क. धितोपत्र विनिमय बजारको खुल्ला बजार कारोवारले यस संस्थाको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

ख. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधिमा यस संस्थाको शेयरको कारोवार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य	कारोवार दिन	कारोवार संख्या	कारोवार शेयर संख्या
२,०१४।१०	१,५३८।१०	१,७३५।००	७६	३,४३८।००	७५,४३५।००

५. समस्या तथा चुनौती :

सदस्यहरूको बढ्दो दोहोरोपना, बहुबैकिङ्ग कारोवार, पुराना तथा दक्ष कर्मचारीहरूको वर्हिगमन, बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध भएको विपन्न वर्ग कर्जामा उच्च व्याजदरको कारण लागत खर्चमा बृद्धि, नियमनकारी निकायबाट अप्रत्यासित रूपमा हुनसक्ने नीतिगत परिवर्तनको कारण श्रृजना हुन सक्ने समस्या तथा लघुवित्त संस्थाहरू प्रति फैलाईएको नकारात्मक भ्रमलाई चुनौतीको रूपमा लिइएको छ । संस्थामा कार्यरत कर्मचारीहरूको उचित व्यवस्थापन, तालिम र समय साक्षेप व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारीता र खर्चमा मितव्ययिता अपनाइ कारोवार विस्तार गर्दै लगिनेछ ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासनका लागि कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति, कर्मचारी पदपुर्ति समिति लगायत विभिन्न आन्तरिक समिति तथा उप-समितिहरू मार्फत व्यावसायिक योजना तथा कार्यक्रमको तर्जुमा गरी सोही बमोजिम कार्य सम्पादन गर्ने गराउने, सम्पादन गरिएका कार्यहरूको मुल्यांकन गर्ने र सोको समीक्षाको आधारमा उपयुक्त रणनीति अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइएकोछ । नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूलाई जारी गरिएको निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य सम्बन्धित ऐन र कानुनको अनुपालना गरिनुका साथै आवश्यकता अनुसार संस्थाको कार्यक्रमलाई सबल र सक्षम बनाउन आवश्यक नीति नियमहरू बनाई लागू गरिएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानी कर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन ।